



रेडियो प्रसार सेवा विकास समिति

रेडियो नेपाल

नागरिक बडापत्र



१. कार्यक्रम महाशाखा (सम्पर्क फोन: ४२११५८२)

(क)कार्यक्रम तर्फ

- आफूले प्राप्त गरेको ज्ञानमा आधारित रहेर कुनै रचना, कविता, निबन्ध, नाटक रेडियो नेपाल मार्फत प्रसार गराउन इच्छुक स्रष्टाले त्यस्तो सामग्री कागजको एकापट्टि मात्र हस्तलिखित वा कम्प्युटर टाइप गरेर कार्यक्रम महाशाखामा पेश गर्नुपर्नेछ।
- उपलब्ध सामग्री प्रसार गर्ने नगर्ने, काँटछाँट र सम्पादन गर्ने सम्पूर्ण अधिकार रेडियो नेपालसँग सुरक्षित रहनेछ।
- प्राप्त सामग्री ३० दिनसम्म प्रसार नभएमा स्वतः अस्वीकृत भएको मान्नुपर्नेछ। अस्वीकृत रचना फिर्ता गरिने छैन।
- सेवाग्राहीले आफ्नो इच्छाले प्रसारणका लागि उपलब्ध गराएको सामग्रीको पारिश्रमिक प्रदान गर्ने/नगर्ने सम्पूर्ण अधिकार रेडियो नेपालमा निहित रहनेछ तर रेडियो नेपालले अनुरोध गरी प्राप्त गरेको लेख, रचना, कथा, कविता, निबन्ध, नाटकको पारिश्रमिक कार्यक्रम महाशाखाले नियमानुसार उपलब्ध गराउनेछ। साथै पारिश्रमिक प्रदान गरिएको अवस्थामा करार पत्रमा उल्लेख शर्त लागू हुनेछ।
- कार्यक्रम संचालन गर्न चाहने नयाँ संचालकका हकमा रेडियो नेपालले लिने स्वर परीक्षा उत्तीर्ण गर्नुपर्नेछ तर स्वर परीक्षा उत्तीर्ण गर्ने सबैलाई कार्यक्रम संचालन गर्न दिन रेडियो नेपाल बाध्य हुनेछैन।
- कार्यक्रमसँग सम्बन्धित थप विषयको जानकारी चाहिएमा कार्यक्रम महाशाखासँग सम्पर्क राख्न सकिनेछ।
- रेडियो नेपालबाट प्रसारित कार्यक्रमहरू रेडियो नेपालको वेबसाइट onlineradionepal.gov.np बाट डाउनलोड गरेर पनि सुन्न सकिने छ।

(ख) संगीत तर्फ (सम्पर्क फोन: ४२११८५०)

स्वर परीक्षा तथा गीत रेकर्डिङ सम्बन्धमा :

- रेडियो नेपालले गीत सङ्गीतको विभिन्न विधामा वर्षको एकपटक स्वर परीक्षा सञ्चालन गर्न सक्नेछ।
- स्वर परीक्षा दिन चाहनेले आवेदन फारम बापत रु २५/- र परीक्षा दस्तुर बापत रु ५००/- । शुल्क बुझाउनु पर्नेछ।
- स्वर परीक्षामा उत्तीर्ण हुनेलाई गीत रेकर्ड गराउने सुविधा उपलब्ध गराउन रेडियो नेपाल बाध्य हुनेछैन।
- रेडियो नेपालले आफ्नो आवश्यकता अनुरूप समय समयमा विभिन्न खाले नेपाली गीत सङ्गीत र भजनहरू रेकर्ड गराउन सक्नेछ।

कलाकार सिफारिस पत्र सम्बन्धमा :

- रेडियो नेपालबाहिर रेकर्ड गरिएका साङ्गीतिक रचनाहरू रेडियो नेपालबाट प्रसारण गर्नका लागि सम्बन्धित स्रष्टाले दुई प्रति सी.डी. सहित आवेदन दिई टेप लाइब्रेरीमा दर्ता गराउनुपर्नेछ।
- गायक/गायिका, गीतकार सङ्गीतकारले कुनैपनि विधामा सिफारिस पत्र लिनको लागि निजले गाएको, रचना गरेको र सङ्गीत गरेको कम्तीमा १०/१० वटा गीत रेडियो नेपालको टेप लाइब्रेरीमा दर्ता भएको हुनुपर्नेछ र १ भन्दा बढी विधामा एउटै व्यक्तिले सिफारिस लिन चाहेमा प्रत्येक विधामा १० वटा गीत हुनुपर्नेछ। गीत दर्ता गरेको मितिले ३५ दिन पछि मात्र सिफारिसका लागि निवेदन गर्नुपर्नेछ।
- सिफारिस पत्र माग गर्दा निवेदकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको एकप्रति फोटो पेश गर्नुपर्नेछ।
- आवेदन फारम बापत रु ५०/- र सिफारिस पत्र बापत रु.२,५००/- सहित रु २,५५०/- (दुई हजार पाँच सय पचास) शुल्क लाग्नेछ।
- गायक/गायिका, गीतकार सङ्गीतकारको नागरिकतामा उल्लेख भएको भन्दा फरक नाम भएमा दुवै नाम भएको व्यक्ति एकै हो भनि सम्बन्धित कार्यालयबाट प्रमाणित गरेको कागजातको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
- कलाकारले लिएको सिफारिस पत्र कुनै कारणले पुनः लिन चाहेमा पूर्ववत् शुल्क रु. २,५५०/- ((दुई हजार पाँच सय पचास) नै लाग्ने छ।
- शास्त्रीय सङ्गीतको गायन तथा सुरवादनको हकमा भने शास्त्रीय सङ्गीतको ५ वटा कार्यक्रममा संलग्न भएको हुनुपर्ने र बाद्यवादकको हकमा रेडियो नेपालमै रेकर्ड भएका २५ वटा गीतमा बाजा बजाएको सङ्गीत शाखाबाट प्रमाणित भई आएमा मात्र सिफारिस पत्र उपलब्ध गराइनेछ।
- रेडियो नेपालबाट लिइने गीत सङ्गीत तर्फको स्वर परीक्षा वर्षमा एकपटक संचालन गरिनेछ साथै यसका लागि आवश्यक सूचना प्रसारण/प्रकाशन गरिनेछ।

कलाकार श्रेणी वृद्धि सम्बन्धमा :

- समय समयमा गरिने गीत सङ्गीतको कलाकार तर्फको श्रेणी वृद्धिका हकमा श्रेणी वृद्धि गराउन इच्छुक कलाकारले रेडियो नेपालले निर्धारण गरेको मापदण्ड पार गरेको हुनुपर्नेछ।
- श्रेणी वृद्धि गर्ने नगर्ने भन्ने निर्णय रेडियो नेपालमा निर्भर रहनेछ र श्रेणी वृद्धि सम्बन्धी कार्य वर्षमा एक पटक मात्र हुनेछ।
- रेडियो नेपालले समय समयमा समीत प्रशिक्षण सञ्चालन गर्नेछ। सङ्गीत प्रशिक्षणबारे सङ्गीत शाखाबाट जानकारी लिन सकिनेछ।
- संगीतको विषयमा थप जानकारी चाहिएमा उप निर्देशक श्री टीका प्रसाद भण्डारीसँग सम्पर्क राख्न सकिनेछ।

२. प्रशासन तर्फ (सम्पर्क फोन : ४२११७७७)

- रेडियो नेपाल अवलोकन गर्न आउने विभिन्न संघ/संस्था/विद्यालय/क्याम्पस आदिको लागि २५ जना सम्मको समूहलाई रु. १०००/- र सो भन्दा बढी ५० जना सम्मको समूहलाई रु. १५००/- अवलोकन शुल्क लाग्नेछ।
- रेडियो नेपालका विभिन्न शाखा/महाशाखा अन्तर्गत रही Internship गर्न आउने विद्यार्थीहरूकालागि ३ महिना सम्मकालागि प्रति विद्यार्थी रु. २०००/ Internship शुल्क लाग्नेछ। ३ महिना भन्दा बढी अवधि ६ महिना सम्मका लागि प्रति विद्यार्थी रु ४०००/- Internship शुल्क लाग्ने छ।

३. समाचार महाशाखा (सम्पर्क फोन : ४२११६४९/४२११६२९)

- रेडियो नेपालबाट प्रसारित समाचारहरू रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गरेर पनि सुन्न सकिने छ।
- कुनै संघ संस्थाले सार्वजनिक महत्वका आफ्ना गतिविधि समाचारका रूपमा रेडियो नेपालबाट प्रसारण गराउन चाहेमा रेडियो नेपालको समाचार महाशाखा वा समाचारमूलक शाखा (रिपोर्टिङ) मा सम्पर्क राख्नुपर्नेछ। त्यसका लागि समाचार महाशाखाको फोन नं.४११६४९ वा रिपोर्टिङ शाखाको फोन नं. ४२११६९९ वा ईमेल radionepalnews@gmail.com वा news@radionepal.gov.np मार्फत सम्पर्क गर्न सकिनेछ। वा फ्याक्स मार्फत पनि पठाउन सकिनेछ।
- यसरी प्राप्त भएका संघ संस्थाका गतिविधिको आवश्यकता, सान्दर्भिकता र महत्वका आधारमा समाचार बनाउने वा नबनाउने भन्ने अधिकार रेडियो नेपालमा निहित रहनेछ।
- यदि कसैलाई कुनै पनि सार्वजनिक र राष्ट्रिय महत्वका विषयमा आफ्नो धारणा रेकर्ड गर्नुपर्ने आवश्यकता महसुस भएमा रिपोर्टिङ शाखामा सम्पर्क राख्नुपर्नेछ।

४. व्यापार महाशाखा (सम्पर्क फोन: ४२११८९६/४२११९२९)

- आफ्नो उत्पादनहरूको जानकारी वा सूचना विज्ञापन मार्फत गराउन चाहने जो कोहीले रेडियो नेपालले निर्धारण गरेका विज्ञापन दररेट विज्ञापन नीति/व्यापार निर्देशिकाको अधीनमा रही त्यस्तो कार्य गर्न गराउन सक्नेछ।
- विज्ञापन दररेट विज्ञापन नीति व्यापार निर्देशिका सम्बन्धी जानकारी व्यापार महाशाखामा सम्पर्क राखेर वा रेडियो नेपालको वेबसाइटमा हेर्न सकिनेछ।
- १६ वर्षभन्दा कम उमेरका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्ध वृद्धाका साथै मानसिक स्थिति सन्तुलित नभएका असहाय, अशक्त र अनाथ मानिसहरू हराएको सूचना निः शुल्क प्रसार गरिनेछ।
- उल्लेखित अवस्था बाहेकका हकमा मानिस हराएको सूचना प्रसार गर्दा एक पटकमा रु४००/- प्रसारण शुल्क बुझाउनु पर्नेछ।
- व्यापार महाशाखाका बारेमा थप जानकारी चाहिएमा मुख्य व्यापार अधिकृत श्री पियूस कुमार श्रेष्ठसँग सम्पर्क राख्न सकिनेछ।

५. अन्य

- उल्लेखित विभिन्न शीर्षकमा रेडियो नेपाललाई बुझाउनुपर्ने शुल्कहरू आय शाखामा बुझाई रसिद प्राप्त गर्न सकिनेछ।
- रेडियो नेपालले लेख रचना, गीत सङ्गीत आदि बापत करार पत्र मार्फत प्रदान गर्ने रकमको भुक्तानी लेखा शाखाबाट प्राप्त गर्न सकिनेछ।
- रेडियो नेपाल सम्बन्धी जनगुनासो सम्बन्धमा मुख्य प्रशासकीय अधिकृत श्री बन्दीविशाल तण्डुकारसँग सम्पर्क राख्न सकिनेछ।
- रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय वा प्रसारण केन्द्रको हकमा सम्बन्धित कार्यालय प्रमुखसँग सम्पर्क राख्न सकिनेछ।
- रेडियो नेपालको बारेमा सुझाव गुनासो वा प्रतिक्रिया दिनुपरेमा पैसा लाग्ने टेलिफोन नं. ४२११९२९ मा सम्पर्क राख्न सकिनेछ।

अन्य सम्पर्क फोन

कार्यकारी निर्देशक

०१-४२११९९० (सचिवालय)

फ्याक्स:०१४२११९५२

इमेल: rne@radionepal.gov.np

प्रवक्ता

पुष्करराज गौतम

०१-४२११८०५ (अफिस)

९७४११३९८८२(मोबाइल)

इमेल:info@radionepal.gov.np

सूचना अधिकारी

मोहन कुमार आङ्बो

०१-४२११६५२ (अफिस)

९८४९३९७९०७(मोबाइल)

इमेल:info@radionepal.gov.np

रेडियो नेपालका फ्रिक्वेन्सी:

मिडियम वेभ: ६४८ धरान/धनकुटा, ७९२ काठमाडौं, ११४३ बर्दिबास, ६८४ पोखरा ५७६ सुर्खेत र ८१० किलोहर्ज दिपालय र एफएम ९८ (दाङ, दार्चुला), १०० (ईलाम, भेडेटार धनकुटा, काठमाडौं, जीतपुर बारा, सिमभन्ज्याङ मकवानपुर, चरीकोट दोलखा, बन्दीपुर तनहुँ, पोखरा, दाउन्ने नवलपरासी पश्चिम, रेसुङ्गा गुल्मी, चमेरे सुर्खेत, जोमसोम मुस्ताङ, हुम्ला, जुम्ला, मुर्माटप मुगु, जुफाल डोल्पा, मान्मा कालिकोट, खोड्पे वैतडी, बझाङ, सातदोवाटो रोल्पा) र १०३ मेगाहर्ज (बर्दिबास, बुडितोला कैलाली) बाट रेडियो नेपाल सुन्न सकिन्छ।